

प्राज्ञिक तिमर्श, वर्ष ६, अद्वक, १२, २०८१ असोज, ISSN 2676-1297
नेपालभाषीले नेपाली भाषा प्रयोगमा कालगत वाक्यमा त्रुटिको विश्लेषण

*अञ्जना महर्जन

anjanananajanamaharjan@gmail.com

अध्ययनसार

प्रस्तुत लेख नेपालभाषीले नेपाली भाषा प्रयोगमा कालगत वाक्यमा त्रुटिको सम्भावना शीर्षकको सङ्क्षिप्त विश्लेषणमा आधारित छ। नेपाल भाषामा प्रयोग हुने व्याकरण नेपाली भाषामा प्रयोग गरिने व्याकरणको कालको पक्षगत आधारमा तुलनात्मक अध्ययन गरिएको यस लेखमा कालका पक्षको विभाजन गरी विश्लेषणका रूपरेखा जुन यसप्रकार देखिन्छ : भूतकालमा पाँच पक्ष, वर्तमान कालमा तीन र भविष्य कालमा पनि तीन पक्ष छन् भने पनि नेपालभाषामा वर्तमान काल र भविष्य काल दुवैमा एकै रूप प्रयोग भएको पाइन्छ। यसर्थमा नेपालभाषा र नेपाली भाषामा कालगत संरचनामा भिन्नता रहेको यस अध्ययनबाट प्रस्त भएको छ। नेपाली र नेपालभाषा दुवैमा अर्थका आधारमा नेपाली भाषामा जस्तै नेपालभाषामा पनि काल तीन काल देखिएको छ तर पनि नेपालभाषामा वर्तमान र भविष्यत कालका क्रियापदहरूमा खासै भिन्न नभएकोले दुवै खालका कालका कृदन्त प्रत्ययले एउटै प्रकारका क्रियापदहरू भएको देखिएकाले खासै ती प्रकारका काल नभएको स्पष्ट देखिन्छ। यसर्थमा यी दुवै भाषामा काल तीन प्रकारमा देखाउन सकिए तापनि नेपालभाषामा वर्तमान र भविष्यमा एउटै क्रियापद प्रयोग भएका देखिनाले नेपालभाषामा दुई प्रकारका मात्र काल भएको स्पष्ट भएको यस अध्ययनबाट निष्कर्ष निकालिएको छ।
मुख्य शब्दावली : मूल स्रोत, व्याकरण, भाषा, संरचना (जी, थै, नयाच्चना, नयधुन, वनार्थ)

विषयपरिचय

भाषा एक विचार विनिमयको साधन हो, जुन समयको गतिसँग बग्छ यादृच्छिक र परिवर्तशील छ। जसमा सञ्चारको विकास, दोस्रो भाषा एवम् विभिन्न देशदेशावरको पर्यटकीय विकासले समेत प्रभाव पार्दछ। यसकारण दुई वा दुईभन्दा बढी भाषाहरूमा व्यवस्था वा उपव्यवस्थाहरूको समता तथा भिन्नताले एक अर्को भाषा प्रभावित हुन्छ किन कि जसको जुन मातृभाषा हो, त्यस भाषाको बानी जिब्रोमा टाँसिएको हुन्छ जसले गर्दा दोस्रो भाषा प्रयोगमा पहिलो भाषाको केही न केही प्रभावले त्रुट हुने त्यसले कमजोरी त्याउने सम्भावना रहन्छ। त्यस्तै नेपालका विभिन्न भाषाहरूमध्ये साहित्य र कलामा ऐतिहासिक कथा बोकेको नेपाल भाषाका वक्ताहरूले नेपाली भाषा प्रयोग गर्दा वाक्य सङ्गतिमा लिङ्ग वचन, पुरुष र आदरमा त्रुटिहरू हुने सम्भावनाहरू रहेजस्तै यी दुई भाषाको मूल स्रोत नै भिन्न हुनु हो भने त्यसभित्र कालमा पक्षगत भिन्नताले रहेको हुने देखिन्छ। नेपाली भाषा र नेपाल भाषामा प्रयोग भएका भाषा व्याकरणका विभिन्नका कालगत तथा पक्षगत आधारलाई लिएर तिनको तुलनात्मक विधिबाट संरचनागत विश्लेषण गरिएको छ।

अध्ययन विधि

नेपालभाषा र नेपाली भाषाका क्रियापदमा कालको व्यवस्था भएका वाक्यहरू प्रयोगका रूपमा उल्लेख साथ विश्लेषण गरिएको छ। पुस्तकालयीय अध्ययन अनुसन्धान कार्यबाट तथ्य सङ्कलन गरिएको यस लेखमा वर्णनात्मक विधिको उपयोग भएको देखिएको छ। पुस्तकालयीय कार्यबाट तथ्य सङ्कलन गरिएको यस लेखमा नेपाली र नेपालभाषा दुवै भाषामा अर्थका दृष्टिले कालका पक्षहरूको प्रयोगमा भिन्नता पाइन्छ यसैलाई आधार मानी भाषा र व्याकरणको तुलनात्मक विधिद्वारा अध्ययन गरिएको छ।

* लेखक भाषा-साहित्यको क्षेत्रमा अनुसन्धानरत हुनुहुन्छ।

तुलनात्मक विश्लेषणको आधार

भाषा एक विचार विनिमयको साधन हो, जुन समयको गतिसँग बग्छ यादृच्छिक र परिवर्तशील छ। जसमा सञ्चारको विकास, दोस्रो भाषा एवम् विभिन्न देशदेशावरको पर्यटकीय विकासले समेत प्रभाव पार्दछ। यसकारण दुई वा दुइभन्दा बढी भाषाहरूमा व्यवस्था वा उपव्यवस्थाहरूको समता तथा भिन्नताले एक अर्को भाषा प्रभावित हुन्छ किन कि जसको जुन मातृभाषा हो, त्यस भाषाको बानी जिब्रोमा टाँसिएको हुन्छ जसले गर्दा दोस्रो भाषा प्रयोगमा पहिलो भाषाको केही न केही प्रभावले त्रुटि हुने देखिन्छ। त्यसले भाषिक प्रयोगमा कमजोरी ल्याउने सम्भावना रहेको देखिन्छ। त्यस्तै नेपालका विभिन्न भाषाहरूमध्ये साहित्य र कलामा ऐतिहासिक कथा बोकेको नेपाल भाषाका वक्ताहरूले नेपाली भाषा प्रयोग गर्दा वाक्य सङ्गतिमा लिइगा वचन, पुरुष र आदरमा त्रुटिहरू हुने सम्भावनाहरू रहेजस्तै यी दुई भाषाका बिच कालगत भिन्नताले पनि नेवारहरूले नेपाली भाषा प्रयोग गर्दा त्रुटि रहेको सम्भावना देखिन्छ। यसो हुनुमा यी दुई भाषाको मूल स्रोत नै भिन्न हुनु हो भने त्यसभित्र कालमा पक्षगत भिन्नताले हुन सक्ने आधारलाई यहाँ प्रस्तुत गर्दै त्यसकारण यहाँ त्यसका बारे सङ्खिप्त रूपमा तुलनात्मक विधिबाट विश्लेषण गरिएको छ।

प्रस्तुत यस लेख कालमा केन्द्रित भएको हुनाले यहाँ कालका सम्बन्धमा केही प्रष्ट पार्नु आवश्यक देखिएकोले यहाँ भाषाको तुलनात्मक पद्धतिका बारेमा विद्वान्हरूद्वारा काललाई परिभाषित गर्न खोजिएका कुरा अगाडि सार्व सान्दर्भिक देखिएको छ, अतः यहाँ केही विद्वान्को परिभाषा प्रस्तुत गरिन्छ : काल समय सङ्केत क्रियाको कोटी हो। यसले क्रियाले सङ्केत गरेको समयविन्दुलाई जनाउँछ (अधिकारी, २०४५, पृ.७७)। क्रियापद पाइने उपसर्ग, प्रत्यय र मध्यसर्ग जस्ता रूपका आधारमा भाषामा टड्कारो देखापर्ने समयको भेद नै काल हो। यो समयको भेद सधैं कुनै कुरा बोल्ने बेला (अहिले) का तुलनामा क्रियाको संरचनामा देखापर्छ (पोखरेल, २०५४, पृ.२०) यी परिभाषाका आधारमा भन्ने हो भने भाषाको वाक्यबाट प्रस्तुत खोजेका कुरा क्रियासँग समन्वयकारी भूमिका निर्वाहका साथ त्यस वाक्यले दिन खोजेको समयसँग संयोजन गर्ने व्याकरण कोटी नै काल भन्ने बुझिन्छ। यस प्रकारको कोटी व्याकरणिक भाषा तत्त्वमा 'काल' नेपाली र नेपालभाषा बिच भूतकाल र वर्तमान कालमा कार्यव्यापार उस्तै पाइन्छ। तर नेपालभाषामा वर्तमान र भविष्यमा फरक नभएको कालका वाक्य निर्माणमा भिन्नता रहेको छ। प्रस्तुत लेखमा भाषाको तुलनात्मक अध्ययनका लागि नेपाल भाषा व्याकरणको मानक सिद्धान्त र नेपाल भाषाको व्याकरणको सिद्धान्तलाई आधार मानी तिनको भाषिक कोटीको तुलना गरिएको छ। त्यसले यस लेखमा व्याकरण कोटीका तुलनात्मक अध्ययन विश्लेषण हो। यसका लागि नेपालभाषा र नेपाली भाषाका सामग्री पुस्तककालयीय स्रोतबाट सङ्कलित छन् भने नेपालभाषाको सामग्रीका लागि क्षेत्रगत कथ्य तथा लेख्य आधारित छ। नेपालभाषाको सामग्रीको विश्लेषणका आधार कीर्तिपुरलगायत उपत्यकामा बोलिने नेपालभाषालाई लिइएको छ। दुवै भाषाका सामग्रीका आधारमा अर्थका दृष्टिले काल व्यवस्थापन तुलनात्मक रूपमा प्रयोग र प्रस्तुत गरी विश्लेषण गरिएको छ। यसरी यस लेखमा भाषा तुलनात्मक, वर्णनात्मक र विश्लेषण विधि प्रयोग गरिएको छ।

यस लेखमा काललाई नेपाली भाषाको परम्परागत व्याकरणले मुख्यतया भूत, वर्तमान र भविष्य गरी तीन वर्गमा वर्गीकरण गरिएको छ भने आधुनिक दृष्टिबाट काललाई भूत र अभूत गरी दुई वर्गमा मात्र वर्गीकरण गरिएको छ। तुलनात्मक अध्ययनका नेपाली भाषाको परम्परागत व्याकरणअनुसार कालका पक्ष निर्धारण गरिएको छ जसअनुसार भूतकालका पाँच पक्षहरू छन्; ती हुन् :

क. सामान्य भूत

ख. अपूर्ण भूत

ग. पूर्ण भूत

घ. अज्ञात भूत

ड. अभ्यस्त भूत

त्यस्तै वर्तमान र भविष्यमा तीनतीन पक्षहरू मात्र निर्धारित छन् भने नेपालभाषाका व्याकरणविद्वारा काललाई भूत

र अभूत गरी दुई रूपमा मात्र विभाजन गरिएको छ । । तर पनि यहाँ नेपाली भाषा व्याकरणअनुसार विश्लेषण गरिएको सामान्य भूत

नेपालभाषा र नेपाली भाषा दुवै भाषाको मूल फरक छन् कि नेपाली भाषा इन्डोआर्यन मूलको भाषा हो भने नेपाल भाषा तिब्बत बर्मेली मूलको भाषा हुनाले फरक हुनुमा कुनै दुविधा देखिन्न । यी दुई भाषा फरक मूलका भनिए तापनि विद्यालय कलेजमा अध्यापन हुँदै आइहेको हुनाले यो दुवै भाषाको प्रयोजनमा एक आपसमा एकले अर्को भाषा प्रयोग गर्दा त्रुटिपूर्ण हुनु पनि स्वाभाविकै मान्न सकिन्छ परन्तु यहाँ नेपालभाषीले नेपाली भाषा राष्ट्रभाषा भएकोले विद्यालय तथा शैक्षिक संघ संस्था लगायतमा नेपाली भाषा नै प्रयोगमा आइहेको परिप्रेक्ष्यमा नेपालभाषी वक्ताले नेपाली भाषा कथ्य र लेख्य दुवै रूपमा प्रयोग गर्दा त्रुटिपूर्ण हुनु पनि स्वाभाविकै मान्न सकिन्छ परन्तु यहाँ नेपालभाषीले नेपाली भाषा राष्ट्र भाषा भएकोले विद्यालय तथा शैक्षिक संघ संस्था लगायतमा नेपाली भाषा नै प्रयोगमा आइहेको परिप्रेक्ष्यमा नेपालभाषी वक्ताले नेपाली भाषा कथ्य र लेख्य दुवै रूपमा प्रयोग गर्दा किन त्रुटिपूर्ण हुँदो रहेछ भने कुरा विश्लेषण गर्नु र शिक्षकले शिक्षण क्षेत्रमा प्रयोग गरेर सिकाउँदा हुन सक्ने सहज उपायका लागि पनि कनि त्रुटि हुन्छ भने कुरा पहिल्याएर नेपाली भाषा शिक्षण भएको खण्डमा शैक्षिक कार्यकलाप सहज रूपबाट अगाडि बद्नुका साथै नेपाली भाषाको स्तरोन्तरी हुनमा ठूलो राहत हुने निश्चित सम्भावना देखिन्छ । त्यसकारण यहाँ यस लेखमा ती हुनका पछाडिका कारकतत्त्व पता लगाई देखाउने प्रयास गरिन्छ ।

यसकारण यस लेखमा नेपाली भाषाका व्याकरणिक पक्ष र नेपाल भाषाका व्याकरणिक पक्षलाई उल्लेख र विश्लेषण भेरेर देखाउने प्रयास स्वरूप सर्वप्रथम यहाँ यी दुई भाषाको कालगत पक्षलाई मात्र समिक्षात्मक रूपमा विश्लेषण गरिएको छ:

क) भूतकाल

(क) सामान्यभूत

पुलिङ्ग	स्त्रीलिङ्ग
२) मेरो भान्जोले कविता लेख्यो ।	मेरी भान्जीले कविता लेखी ।
जिम भिन्चां कविता चेल ।	जिम भिन्चा मयजुं कविता चोल ।
३) उसको भाइले कथा पढ्यो ।	उसकी बाहिनीले कथा पढी ।
वया किजा बाख्यं ब्वन ।	वया केहेन बाख्यं ब्वन ।
४) साला विदेश गयो ।	साली विदेश गई ।
सस : किजा विदेश गयो ।	ससः केहे विदेश वन ।
५) उसको मितभाइ आयो ।	उसकी मितबिहीनी आई ।
वया त्वायुकिजा बल ।	क्या त्वायुक्ते बल ।

प्रस्तुत वाक्यहरूलाई नियाल्दा नेपाली वाक्यहरूमा कर्ता वा सर्वनामहरू र क्रियापद (विधेय) लिङ्गअनुसार रूपान्तरण भई लिङ्ग सझाति देखियो भने नेपाल भाषामा कर्ता र क्रियापद अपरिवर्तन नभइकन वाक्य संरचनामा लिङ्ग सझाति पूर्ण भनिने हुदा सोही अनुसार वाक्यमा पूर्णता देखिएबाट नेपाल भाषाका वक्ता वा प्रयोग कर्ताका लागि नेपालीमा आउने रूपान्तरणप्रति वेवास्ता हुने सम्भावनाले गर्दा त्रुटि हुने समेत सम्भावना प्रवल रूपमा अनुमान गर्न सकिन्छ जस्तै :

पुलिङ्ग	स्त्रीलिङ्ग
१. मेरो छोरो सुत्यो ।	मेरी छोरी सुति ।
जिम म्ह्या दोन ।	मेरो छोरी सुत्यो ।
	मेरी छोरी सुत्ति ।
	मेरी छोरी सुत आदि ।

२. मेरो भान्जोले कविता लेख्यो ।	मेरी भान्जीले कविता लेखे
जिम भिन्चा भाजुँ कविता च्वल ।	मेरी भान्जीले कविता लेखी ।
	मेरी भान्जाले कविता लेख्यो ।
	मेरी भान्जाले कविता लेख्छ ।

३. छोरा बिहान सबैरे उट्यो ।	छोरी बिहान सबैरे उठे ।
	छोरा बिहान सबैरे उट्यो ।
	छोरो बिहान सबैरे उठी
	छोरो बिहान सबैरे उट्ने ।

३. सालो विदेश गयो ।	साला विदेश गए ।
ससः किजा विदेश वन ।	सालो विदेश जान्छ ।
	सालो विदेश गयौ ।
	सालो विदेश गएछ ।

४. उसको मितभाइ आयो ।	उसका मितभाइ आयोछ ।
वया त्वायुकिजा वल ।	उसको मितभाइ आए ।
	उसको मितभाइ आयो ।
	उसको मितभाइ गई ।

प्रस्तुत दुवै भाषाका सामान्यभूत कालका वाक्यहरू विश्लेषण गर्दा नेपाली भाषाको भूतकालको सामान्य भूतका वाक्यको स्वरूपका आधारमा नेपाली भाषामा कर्ताअनुसार क्रियापदको लिङ्ग सङ्गतिमा रूप परिवर्तन भएको छ । भने नेपालभाषा मातृभाषीका वाक्य गठनमा कर्ता र क्रियापदमा रूपान्तरण गर्नु नपर्ने भएकोले उही वानीले नेपाली भाषा त्रुटि द्वन्द्व प्रयोगमा विभिन्न प्रकारका त्रुटि हुन सक्ने अनुमान गर्न सकिन्छ ।

अपूर्ण भूत

बितिसकेको समय कुनै क्रिया भइरहेको समयसँग सम्बन्धित क्रियापद प्रयोग भएको वाक्यलाई भूतको अपूर्ण भूत भनिन्छ । जस्तै :

	पुलिङ्ग	स्त्रीलिङ्ग
१.	मेरो छोरो हिँडिरहेको थियो ।	मेरी छोरी हिँडिरहेकी थिई ।
	जिम कायू न्यासिवनाच्वगु ख ।	जिमी म्ल्यायू न्यासिवनाच्वगु खः ।
२.	उसको भाइ कथा बढिरेको थियो ।	उसकी बहिनी कथा पढिरहेकी थिई ।
	वया किजा वाख्य ब्वनाच्वगु खः ।	वया केहे बाख्य ब्वनाच्वगु खः ।
३.	सालो आउँदै थियो ।	साली आउँदै थिई ।
	ससः किजा वयाच्वगु खः ।	ससः केहे वयाच्वयु खः ।
४.	मेरो नाति किताब पढ्दै थियो ।	साली आउँदै पढ्दै थिई ।
	जिम छे सफ ब्वनाच्वगु खः ।	जिम छेय सफु ब्वनाच्वगु खः ।
५.	आमा भात खाँदै हुनुहुथ्यो ।	बुबा भात खाँदै हुनुहुथ्यो ।
	मा: जा भपियाच्वगु खः ।	बा: जा भपियाच्वगु खः ।
	मेरो साथी भा खाइरहेकी थियो ।	मेरी साथी भात खाँदै ।
		मेरी साथी भात खाइरहेकी थिई ।

प्रस्तुत वाक्यहरूलाई नियाल्दा कर्ताहरू जुन लिङ्ग भए पनि क्रियापद प्रभावित नभई लिइगअनुसार रूपान्तर नेपाली भाषामा भएको नेपाल भाषामा नभएको हुनाले नेपाल भाषाको वक्ताले नेपाली भाषा प्रयोगमा मातृभाषाको बानीबाट प्रभावित भई फरक फरक क्रियापदहरू प्रयोग भई गल्ती हुने अनुमान गर्न सकिन्छ । जस्तै :

	पुलिङ्ग	स्त्रीलिङ्ग
१.	मेरो छोरो हिँडिरहेको थियो ।	मेरी छोरा हिँडिरहेकी थिई ।
	जिम काय् न्यासिवनान्वयु खः ।	मेरी छोरी हिँडिरहेको हो । छ ।
		मेरो छोरी हिँडिरहेको थियो ।
		मेरा छोरो हिँडिरहेको थिए ।
२.	उसको भाइ कथा पाँढिरहेको थियो ।	उसको भाइ कथा पाँढिरहेको छ ।
	वया किजा वाखँ ब्वनाच्यगु खः ।	उसको भाइ कथा पाँढिरहेका थियो ।
		उसको भाइ कथा पाँढिरहेको थियो ।
		उसकी भाइ कथा पाँढिरहेको हो ।
३	उसको ज्वाइँ सुन्तला खाइरहेको थियो ।	उसको ज्वाइँ सुन्तला खाइको थियो ।
	वया जिलाजँ सुन्तला नयाच्यगु खः ।	उसको ज्वाइँ सुन्तला खारहेको थि ।
		उसको ज्वाइँ सुन्तला खाइरहेका छ ।
		उसको ज्वाइँ सुन्तला खाइँहेको हो ।
४.	भाइकी साली आइरहेकी थिई ।	भाइका साली आइरहको थियो ।
	किजाप्प ससकिजा वयाच्यव्यु खः ।	भाइको साली आइरहकी थि ।
		भाइको साली आइरहेको थियो ।
		भाइकी साली आइरहेको कै थिँ ।
५.	केटी किताब पाँढिरहेको थिई ।	केटी किताब पाँढिराको थियो ।
	मिजमचा सफु ब्वनच्यगु ख ।	केटी किताब पाँढिरहेको थिई ।
		केटी किताब बाँधिरहेका थियो ।
		केटी किताब पाँढिरहेको थिई ।

प्रस्तुत वाक्यहरूका संरचनाको विश्लेषण गर्दा पनि दुवै भाषाका कर्ता क्रियापदहरूको सझातिपूर्तिका लागि नेपाली भाषामा भएको छ भने नेपालमा भाषामा नभएबाट के अनुमान गर्न सकिन्छ भने नेपालभाषाका विद्यार्थी होस या अन्य वक्ताले नेपाली भाषा बोल्दा लेख्दा त्रुटि गर्ने सम्भावना अनुमान गर्न सकिन्छ ।

पूर्ण भूतकाल

बितेको समयमा कुनै क्रिया भएर सकिसकिएको र पूर्णता प्राप्त गरिसकेको अवस्था बुझाउने काललाई पूर्ण भूतकाल भनिन्छ । यस कालका वाक्य निर्माणलाई यहाँ प्रस्तुत गरिन्छ कि नेपाली भाषा र नेपालभाषाका वाक्य गठनबिच के कस्तो भिन्नता छ जसकारण नेवारहरूलाई नेपाली भाषा प्रयोग गर्दा त्रुटि तथा गन्ती हुन्छ भन्ने कुरा अनुमान गर्न सकिन्छ । जस्तै :

१. राम बजार गइसकेको थियो ।	सीता बजार गइसकेकी थिई ।
राम बजार बनेधुकुगु खः ।	सीता बजार बनेधुँकुगु ख ।
२. छोरो पथेरीमा भइसकेको थियो ।	छोरी पथेरीमा गइसकेको थिई ।
काय् वूँगाले बनेधुकु खः ।	म्त्याय बूँगाले बनेधुँकुगु खः ।
३. भाइ खेतमा गइसकेको थियो ।	बहिनी खेतमा गइसकेकी थिई ।
किजा बुई बनेधुकुगु खः ।	केहेमयजु बुइ बनेधुँकुगु खः ।
५. भान्जो स्कुल गइसकेको थियो ।	भान्जी स्कुल गइसकेकी थिई ।
थि भिन्जामयजु स्कुल बनेधुकुगु खः ।	भिन्जामयजु स्कुल बनेधुँकुगु खः ।

प्रस्तुत यी वाक्यहरूका आधारमा निश्चित रूपमा नेपालभाषीले नेपाली भाषा प्रयोग गर्दा वाक्य गठनमा त्रुटि हुने प्रवल सम्भावना देखिन्छ। जसको यहाँ अनुमानित त्रुटिपूर्ण वाक्यहरू तल प्रस्तुत गरिन्छ :

१. राम बजार गइसकेको थियो ।	राम बजार गइसकेका थियो ।
राम बजार बनेधुकुगु खः ।	राम बजार गइसकेको थिए ।
	राम बजार गइसकेकी हो ।
	राम बजार गइसकेको छ ।
२. छोरी पँधेरीमा भइसकेको थियो ।	छोरो पँधेरीमा गइसकेको हो ।
काय बुगाल बने धुकुगु खः ।	छोरा पँधेरीमा गएको छ ।
	छोरा पँधेरीमा गइसकेको थियो ।
	छोरो पँधेरीमा गइसकेका थियो ।
३. भाइ खेतमा गइसकेको थियो ।	भाइ खेत गइसकेको थिए ।
किंजा बुइ बनेधुकुगु खः ।	भाइ खेतमा गइसकेका हो ।
	भाइ खेतमा गइसक्ने थियो ।
	भाइ खेतमा गइसकेको छ ।
४. भान्जो स्कुल भइसकेको थियो ।	भान्जो स्कुल गइसकेको थियो ।
भिन्जाभाजु, स्कुल बनेधुकुगु खः ।	भान्जो स्कुल गइकेको छ ।
	भान्जो स्कुल गइसकेको हो ।
	भान्जो स्कुल गइसकेको थिई ।

माथि प्रस्तुत गरिएको भूतकालका तिनै पक्षका वाक्यहरू नेपाली भाषा र नेपाल भाषाका वाक्य गठनहरू आधारमा के अनुमान गर्न सकिन्छ त भने दुवै भाषा फरक फरक भाषा परिवारका भएकाले संरचनामा पनि भिन्न भएको छ भने अर्को कुरा भेदक र भेद्यबिचको सम्बन्धमा हेर्दा नेपाली भाषामा भेदक र भेदबिच सङ्गति पूर्ण रूपमै रूपान्तरण भएको देखिन्छ भने नेपाल भाषामा भेदकले भेदलाई कुनै असर नपारेको देखियो। यही कारणले पनि नेपाली भाषा प्रयोगमा नेपालभाषीलाई कठिन हुनुका साथै त्रुटि हुन पुगेको स्पष्ट रूपमा देखिन्छ।

ख) वर्तमान काल

कुनै कार्य भइस्हेको समयभन्दा अगाडि-पछाडि नभई काम गइरहेको समय विन्दुलाई नै वर्तमान काल भनिन्छ। यसका पनि तीन अवस्था छन् ती हुन् :

सामाय वर्तमान

अपूर्ण वर्तमान

पूर्ण वर्तमान

सामान्य वर्तमान

१. ऊ सुन्न जान्छ ।	ऊ सुन्न जान्छे ।
व द्यो वनिइ	व भोय् नः वनिइ ।
२. त्यो भोज खान आउँछ ।	त्यो भोज खान आउँछे ।
व भोय् नः वइ ।	व भोय् नः वइ ।
ऊ चिया खान आउँछ ।	ऊ चिया खान आउँछे ।
व च्या त्व वइ	व च्या त्व वइ ।
ताँ छिट्टै अफिस पुऱ्हस ।	ताँ हिट्टै अफिस पुऱ्हेस
छ याक्कन अफिस थेनिइ ।	छ याक्कन अफिस थेनिइ
तिमीहरू बल खेल्छौ ।	तिमी बल खेल्छौ ।
छिपीइ बल म्हितिइ ।	छ बल म्हितिइ ।

प्रस्तुत वाक्यहरूका आधारमा नेपाली भाषामा कर्ता जुन लिइगका प्रयोग हुन्छ । क्रियापद पनि उही लिइअनुसार रूपान्तरण भएको तर नेपालभाषामा कर्ता जुन प्रयोग भए तापनि क्रियापद उही तेस्रो पुरुष प्रयोग भएका छन् । यसले गर्दा त्रुटिहरू बढी सम्भावना देखिएन्छ । जस्तै :

१. ऊ सुन्न जान्छ ।	ऊ सुन्न जाने ।
व द्यो बनिइ ।	ऊ सुन्न जान्छे ।
	ऊ सुन्न गयो ।
	ऊ सुन्न जानु ।
२. त्यो भोज खान आउँछ ।	ऊ भोज खान आउने ।
व भव्यू नः वइ ।	ऊ भोज खान्छ ।
	ऊ भोज खान आउँछैन ।
३. ऊ चिया खान आउँछ ।	ऊ चिया खान आउँछे ।
व च्या त्वः वइ ।	ऊ च्या पिउन आउँछे ।
	ऊ चिया खान आउने ।
४. ताँ छिट्टै अफिस पुछेस् ।	ताँ छिट्टै अफिस फुछेस् ।
छ याककन अफिस थेनिइ ।	तिमी अफिस छिट्टै पुछेस् ।
	ताँ अफिस चाँडै पुछेस् ।
५. तिनी बल खेल्दौ	तिमी बल खेल्द्यौ ।
व बल म्हितिइ ।	तिमीहरू बल खेल्छ ।
	तिमीहरू बल खेल्ने ।

प्रस्तुत वाक्यहरूका के अनुमान गर्न सकिन्छ भने नेपाली भाषामा जुन सर्वनाम (कर्ता) भएपनि क्रिया पद उही रूपमा प्रयोग गर्दा रहेछ भन्न सकिन्छ ।

अपूर्ण वर्तमान

१. ऊ सुतिरहेको छ ।	ऊ सुतिरहेको छे ।
व देना च्यगु दू ।	व द्येनाच्वन ।
२. त्यो भोज खान आइहेको छ ।	ऊ त्यो भोज खान आइरहेको छे ।
व भव्यू नः वयावच्वना दू ।	व भव्यू नः वयाच्वगु दू ।
३. ऊ चिया खान आइहेको छ ।	ऊ चिया खान आइरहेको छ ।
व च्या त्वं वयाच्वगु दू ।	व च्यात्वं वयाच्वगु दू ।
४. ताँ छिट्टै अफिस गइहेको छस् ।	ताँ छिट्टै अफिस गइरहेकी छेस् ।
द याकर्न अफिसे वनाच्वगु दू ।	छ याकर्न अफिस वनाच्वगु दू ।
५. तिमी बल खेलिरहेका छौ ।	तिमी बल खेलिरहेकी छ्यौ ।
छ बल म्हितिड ।	

हुन सबै सम्भावित त्रुटिपूर्ण वाक्य

१. ऊ सुतिरहेको छ ।	ऊ सुतिरहेको हो ।
व द्येनाच्वगु दू ।	ऊ सुतिरेको छे ।
	ऊ सुति छ ।
	ऊ सुतिरहेको छु ।
२. त्यो भोज खान आइहेको छ ।	त्यो भोज खान आइरहेकी छे ।
व भोयू नः वयाच्वयु दू ।	त्यो भोज खाइरहेको छु ।
	त्यो भोज खान आइरहेकी छ ।
	त्यो भोज खाइरहेको छ ।

३. ऊचिया खान आइरहेको छ । व च्या त्व वयाच्वगु दु ।	ऊचिया खान आइरहेको छे । ऊ च्याय खान आउँदै छ । ऊचिया आइरहेको छ । ऊचिया खान आइरहेको छ ।
४. छिटै अफिस गइरहेको छ्स् । छ याकनं अफिस वनाच्वगु दु ।	ताँ छिटै अफिस गइरहेको देस् । ताँ छिटै अफि स गइरहेको छ्स् । ताँ छिटै अफिस जाइदै रहेको छे । ताँ छिटै अफिस गइरहेको छ्यौ ।
४. ताँ छिटै अफिस गइरहेको छ्स् । छ बल मिता च्वगु दु ।	तिमी बल खोलिरहेको छ्यौ । तिमी बल खेल्दै छन् । तिमी बल खोलिरहेको छौ । तिमी बल खेलिरहेको छ ।

यसरी प्रस्तुत वाक्यहरू आधारबाट के बुझन सकिन्छ भने नेपाली भाषाको वाक्य संरचनामा कर्ता (नामिक पद) परिवर्तन भए अनुसार सोही लिङ्ग अनुसार नै क्रियापदमा रूपान्तरण आई लिङ्ग संगति आएको देखिन्छ भने नेपाली भाषामा व्याकरणिक व्यवस्थानसार पनि कर्ता (नामिक पद) परिवर्तन भए पनि क्रियापदमा रूपान्तरण नहुने गरेका बानी भएकोले नेपाली भाषाका वाक्य संरचनामा सझातिका रूपान्तरण विना शुद्ध मानिने व्यवस्था भएका कारण नेपाली भाषाका वाक्यमा निर्माणमा त्रुटि हुने प्रवल सम्भावना देखिन्छ ।

पूर्ण वर्तमान

एउटै काम गरेको समय विन्दुभित्र तर काम सम्पन्न भइसकेको अवस्थालाई जनाउने वाक्यलाई पूर्ण वर्तमान काल भनिन्छ, जस्तै:

पुलिङ्ग	स्त्रीलिङ्ग
१. ऊ सुल गइसकेको छ । व द्यो बनेधुंकुगु दु ।	ऊ सुल गइसकेकी छे । व द्यो बनेधुंकुँगु दु ।
२. त्यो भोज खान आइसकेको छ । व भव्यु नः वयधुंकुगु दु ।	त्यो भोज खान आइसकेको छे । व भव्यु नः वयधुँकुगु दु ।
३. उसले चिया खाइसकेको छ । वाँ च्या त्वनेधुंवंगु दु ।	उसले चिया खाइसकेकी छे । वाँ च्या त्वनेधुँवंगु दु ।
४. ताँ छिटै अफिस गइसकेको छ्स् । छ याकर्न अफिस बनेधुंकुगु दु ।	ताँ छिटै अफिस गइसकेको छ्स् । छ याकर्न अफिस बनेधुंकुगु दु ।
५. तिमी बल खोलिसकेका छौ । छ बल मिता धुंकुगु दु ।	तिमी बल खेलि सकेकी छ्यौ । छ बल मितेर्धुँकुगु दु ।

प्रस्तुत वाक्यहरूको संरचना हेर्दा कर्ता र क्रियापदबिच नेपालीभाषामा कर्ता स्त्रीलिङ्ग हुँदा क्रियापदमा पनि सोही लिङ्ग अनुसार रूपान्तरण भएको छ । तर नेपालभाषाको वाक्य गठनका कर्ता र क्रियापदमा लिङ्ग अनुसार रूपान्तरण नभई निम्नलिखित अनुसार चल्दै आएबाट नेपालभाषी वक्ताको नेपाली भाषा प्रयोगमा अस्पष्टता भई त्रुटि हुन पुगेको देखिन्छ । यसर्थमा नेपालभाषीको नेपाली प्रयोगमा त्रुटि हुने प्रवलता देखिन्छ, जस्तै उदाहरण :

वर्तमान काल

सामान्य

१. ऊ सुल्तन गइसकेको छ ।	ऊ सुल्तन गएको छन् ।
व द्येनैत : बनेधुकुगु दु ।	ऊ सुल्तन गइसकेको छ ।
	ऊ सुल्तन गइसकी छ ।
	ऊ सुल्तन गइसकेका छन् ।
२. त्यो भोज खान आइसकेको छ ।	ऊ भोज खान आइसकेका छ ।
व भव्य नयत् वयधुकुगु दु ।	ऊ भोज खान अइसकेको छ ।
	ऊ भोज खान आएको छन् ।
	ऊ भोज खान आइसकेको छ ।
३. उसले चिया खाइसकेको छ ।	उसले चिया खाइसकेका छन् ।
व च्या त्वनेधुंकुगु दु ।	उसले चिया खाएका छन् ।
	ऊ चिया खाइसकेको हो ।
	ऊ चिया खाइसकेको छ ।
४. तिमी बल खेतिसकेको छौ ।	तिमीले बल खेलिसकेको हो ।
छ बल मिंदेधुंकुगु दु ।	तिमी बल खेतिसकेका छन् ।
	तिमी बल खेलिसकेको छ ।
	तिमी बल खेलिसकेको छौ ।

प्रस्तुत सामान्य भूतकालका वाक्य गठनहरूलाई नियाल्दा नेपालभाषामा नेपाली भाषामा जस्तो लिङ्ग रूपान्तरण नभएकोले नेपाली भाषा प्रयोग गर्दा फरक फरक विभिन्नता सहितको त्रुटि देखा परेको देखिन्छ ।

माथि प्रस्तुत वाक्यहरूमध्ये वर्तमान काल र भविष्य कालका वाक्यहरूबिच तुलना गरेर हेर्दा सामान्य वर्तमान र सामान्य भविष्यमा हेर्दा नेपाली भाषामा क्रमशः ‘जान्छु’ र ‘जानेछु’ आएका छन् तर नेपालभाषामा दुईवटै कालका लागि एउटै क्रियापद ‘वने’ मात्र प्रयोग भएको छ । अपूर्ण र पूर्ण वर्तमान र भविष्यमा भने नेपालभाषा पनि नेपालीमा जस्तै क्रियापदको रूपान्तरण भएको देखिन्छ । जसले गर्दा नेपालभाषा मातृभाषीले नेपाली कालको उक्त पक्षका वाक्य बोल्दा लेख्दा त्रटिहुने सम्भावना देखिन्छ, जस्तै :

वर्तमान

नेपालभाषा	नेपाली भाषा (सम्भावित त्रुटि)	हुनुपर्ने
जी स्कुल वने ।	म स्कुल जान्छु । (भविष्य)	म स्कुल जानेछु ।

पूर्ण वर्तमान र पूर्ण भूतकाललाई हेर्दा :-

नेपाली भाषा	नेपालभाषा
म स्कुल गइसकेको छु ।	जी स्कुल वनेधुन ।
म स्कुल गइसकेको थिएँ ।	जी स्कुल वनेधुन ।

यसरी नेपाली भाषामा पूर्ण वर्तमान र पूर्ण भूतका लागि क्रियापदको समापक ‘छु’ र ‘थिएँ’ आएर क्रियापदमा रूपान्तरण भएको छ भने नेपालभाषामा बोल्दा एउटै क्रियापद ‘वनेधुन’ चल्छ । त्यसकारण यी दुई कालका दुई पक्षबिच पनि समता आई नेपालभाषा मातृभाषीलाई कठिन हुनुको साथै कालगत वाक्य उल्टो रूपमा प्रस्तुत भई त्रुटि हुने सम्भावना देखिन्छ ।

यसरी हेर्दा नेपालीभाषामा कालगत पक्षमा भिन्नता हुनु तर नेपाल भाषामा समता देखिनु नै नेपालभाषीलाई नेपाली भाषा प्रयोगमा त्रुटि हुनुको मूल कारण हो भन्दा अत्यक्त नहोला र पनि हरेक समस्याको कारण भए जस्तै

निराकरणका लागि उपाय पनि आवश्यक हुने पर्छ त्यसका लागि अन्य विस्तृत रूपमा दुई भाषाका कालबिचका व्यातिरेकी विश्लेषण आवश्यक छ जसले नेपालभाषी विद्यार्थी एवम् वक्ताहरूका नेपाली भाषा प्रयोगमा त्रुटिहरू घटाई नेपाली भाषाको विकासमा सहयोग पुगोस् । अन्तमा मैले यो अत्यन्त शुक्ष्म अंशलाई मात्र प्रस्तुत गरेर देखाउने प्रयास गरेको हुँ । यसर्थ त्यसलाई अझ विस्तृत अध्ययन र विश्लेषण गर्नुपर्ने देखिन्छ ।

माथिका उदाहरणसिहत प्रयोग भएका वर्णात्मक विश्लेषण कार्यले नेपाली र नेपालभाषा दुवैको कालसम्बन्धमा नेपाली भाषा र नेपालभाषा कालगत पक्ष अध्ययनबाट नेपालीमा तीनवटा काल र सोभित्र आफै विकासका पक्षहरू भएका देखाइएको छ ।

निष्कर्ष

नेपाली र नेपालभाषा दुवैमा अर्थका आधारमा नेपाली भाषामा जस्तै नेपालभाषामा पनि काल तीन काल देखिएको छ तर नेपालभाषामा पनि काल तीन प्रकारमा विभाजन गरेर देखाउने प्रयास गरिएको छ तर पनि नेपालभाषामा वर्तमान र भविष्य कालका क्रियापदहरूमा खासै भिन्न नभएकोले दुवै खालका कालका कृदन्त प्रत्ययले एउटै प्रकारका क्रियापदहरू भएको देखिएकाले खासै ती प्रकारका काल नभएको स्पष्ट देखिन्छ । यसर्थमा यी दुवै भाषामा काल तीन प्रकारमा देखाउन सकिए तापनि नेपालभाषामा वर्तमान र भविष्यमा एउटै क्रियापद प्रयोग भएका देखिनाले नेपालभाषामा दुई प्रकारका मात्र काल भएका स्पष्ट भएको यस अध्ययनबाट स्पष्ट छ ।

सन्दर्भ सामग्रीसँची

अधिकारी, हेमाङ्गाराज (२०७६), समसामयिक नेपाली व्याकरण, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।

बन्धु, चूडामणि (२०४५), काठमाडौँ : नेपाली प्रज्ञा प्रतिष्ठान ।

महर्जन, तुयुबहादुर (२०६४), किर्पु स्थानीय भाषा विकास समिति ।

पोखरेल, माधवप्रसाद (२०५४), काठमाडौँ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

लम्साल, रामचन्द्र, गौतम, वासुदेव र अधिकारी गणेश (२०७५), काठमाडौँ : नेपाली भाषा भाषा शिक्षण, भुँडीपुराण प्रकाशन ।